

Details of Proprietor/Partners/Board of Directors/Board members of Management Committee /Working committee: कम्पनी/व्यवसायको प्रोप्राईटर, साभेदार, सञ्चालक समिति, व्यवस्थापन/कार्य समितिका पदाधिकारीहरूको बिस्तृत बिवरण :

1. Name (नाम): _____
Permanent Address(स्थायी ठेगाना): _____
Current Address(हालको ठेगाना): _____
Tele. No(फोन नं.) _____ Designation(पद): _____ Nationality(राष्ट्रियता): _____
Citizenship No.(ना.प्र.नं.) : _____ Place of Issue (जाति गरेको स्थान): _____
Email ID (ईमेल ठेगाना) : _____
Name of other associated firm: _____
(अन्य सम्बन्धीत फर्म/कम्पनीको नाम)

फोटो / Photo

2. Name (नाम): _____
Permanent Address(स्थायी ठेगाना): _____
Current Address(हालको ठेगाना): _____
Tele. No(फोन नं.) _____ Designation(पद): _____ Nationality(राष्ट्रियता): _____
Citizenship No.(ना.प्र.नं.) : _____ Place of Issue (जाति गरेको स्थान): _____
Email ID (ईमेल ठेगाना) : _____
Name of other associated firm: _____
(अन्य सम्बन्धीत फर्म/कम्पनीको नाम)

फोटो / Photo

3. Name (नाम): _____
Permanent Address(स्थायी ठेगाना): _____
Current Address(हालको ठेगाना): _____
Tele. No(फोन नं.) _____ Designation(पद): _____ Nationality(राष्ट्रियता): _____
Citizenship No.(ना.प्र.नं.) : _____ Place of Issue (जाति गरेको स्थान): _____
Email ID (ईमेल ठेगाना) : _____
Name of other associated firm: _____
(अन्य सम्बन्धीत फर्म/कम्पनीको नाम)

फोटो / Photo

4. Name (नाम): _____
Permanent Address(स्थायी ठेगाना): _____
Current Address(हालको ठेगाना): _____
Tele. No(फोन नं.) _____ Designation(पद): _____ Nationality(राष्ट्रियता): _____
Citizenship No.(ना.प्र.नं.) : _____ Place of Issue (जाति गरेको स्थान): _____
Email ID (ईमेल ठेगाना) : _____
Name of other associated firm: _____
(अन्य सम्बन्धीत फर्म/कम्पनीको नाम)

फोटो / Photo

5. Name (नाम): _____
Permanent Address(स्थायी ठेगाना): _____
Current Address(हालको ठेगाना): _____
Tele. No(फोन नं.) _____ Designation(पद): _____ Nationality(राष्ट्रियता): _____
Citizenship No.(ना.प्र.नं.) : _____ Place of Issue (जाति गरेको स्थान): _____
Email ID (ईमेल ठेगाना) : _____
Name of other associated firm: _____
(अन्य सम्बन्धीत फर्म/कम्पनीको नाम)

फोटो / Photo

6. Name (नाम): _____
Permanent Address(स्थायी ठेगाना): _____
Current Address(हालको ठेगाना): _____
Tele. No(फोन नं.) _____ Designation(पद): _____ Nationality(राष्ट्रियता): _____
Citizenship No.(ना.प्र.नं.) : _____ Place of Issue (जाति गरेको स्थान): _____
Email ID (ईमेल ठेगाना) : _____
Name of other associated firm: _____
(अन्य सम्बन्धीत फर्म/कम्पनीको नाम)

फोटो / Photo

7. Name (नाम): _____
Permanent Address(स्थायी ठेगाना): _____
Current Address(हालको ठेगाना): _____
Tele. No(फोन नं.) _____ Designation(पद): _____ Nationality(राष्ट्रियता): _____
Citizenship No.(ना.प्र.नं.): _____ Place of Issue (जाति गरेको स्थान): _____
Email ID (ईमेल ठेगाना) : _____
Name of other associated firm: _____
(अन्य सम्बन्धीत फर्म/कम्पनीको नाम)



फोटो / Photo

8. Name (नाम): _____
Permanent Address(स्थायी ठेगाना): _____
Current Address(हालको ठेगाना): _____
Tele. No(फोन नं.) _____ Designation(पद): _____ Nationality(राष्ट्रियता): _____
Citizenship No.(ना.प्र.नं.): _____ Place of Issue (जाति गरेको स्थान): _____
Email ID (ईमेल ठेगाना) : _____
Name of other associated firm: _____
(अन्य सम्बन्धीत फर्म/कम्पनीको नाम)



फोटो / Photo

9. Name (नाम): _____
Permanent Address(स्थायी ठेगाना): _____
Current Address(हालको ठेगाना): _____
Tele. No(फोन नं.) _____ Designation(पद): _____ Nationality(राष्ट्रियता): _____
Citizenship No.(ना.प्र.नं.): _____ Place of Issue (जाति गरेको स्थान): _____
Email ID (ईमेल ठेगाना) : _____
Name of other associated firm: _____
(अन्य सम्बन्धीत फर्म/कम्पनीको नाम)



फोटो / Photo

(नोट : यदि माथि उल्लेख गरिएको भन्दा बढी संख्यामा सञ्चालक भएमा थप पानामा विवरण भरी उपलब्ध गराउनु पर्नेछ ।)

Declaration :

We submit an application to open the above account with ADBL . We certified that the information provided by us in this form and in any other documents submitted to the bank is true, accurate and complete. We have read and understood the bank's terms and conditions and we agree to be bound by them in connection with all accounts opened by us with the bank. We further agree to abide by any amendments to the said terms and conditions made by the bank from time to time, with or without notice to us.

उद्घोष :

उपरोक्त उल्लेखित विवरण अनुसार कृषि विकास बैंकमा खाता खोलीपाउन आवेदन पेश गरेका छौं । यस फाराम र बैंक समक्ष प्रस्तुत गरिएका अन्य दस्तावेजमा हामीद्वारा प्रेषित विवरण सत्य, दुरुस्त र पूर्ण छन् । हामीले बैंकको सम्पूर्ण शर्तबन्देज राम्रोसंग पढीवाची सो को मतलब समेत राम्ररी बुझेका छौं र हामीद्वारा बैंकमा खोल्ने सबै खाताका हकमा उक्त शर्तबन्देज पालना गर्न मञ्जुर गरेका छौं । हामीलाई थाहा दिई वा नदिई बैंकद्वारा शर्तबन्देजमा समय समयमा गरिने हेरफेर र शंशोधनको पालना गर्न समेत मञ्जुर गर्दछौं ।

(1) Full Name of Account Operator: _____

खाता सञ्चालकको पुरा नाम :

Designation : _____ Telephone/Cell No. : _____

पद : _____ टेलिफोन/मोबाईल नं. :

(2) Full Name of Account Operator: _____

खाता सञ्चालकको पुरा नाम :

Designation : _____ Telephone/Cell No. : _____

पद : _____ टेलिफोन/मोबाईल नं. :

(3) Full Name of Account Operator: _____

खाता सञ्चालकको पुरा नाम :

Designation : _____ Telephone/Cell No. : _____

पद : _____ टेलिफोन/मोबाईल नं. :

(4) Full Name of Account Operator: _____

खाता सञ्चालकको पुरा नाम :

Designation : _____ Telephone/Cell No. : _____

पद : _____ टेलिफोन/मोबाईल नं. :

Operating Instruction(s)/Specimen Signature(s)/Thumb Sign(s) and Photograph(s):

खाता सञ्चालन निर्देशन/दस्तखत नमुना/ल्याप्चे/फोटो:

I/ We hereby certify that the authorities for account operation as above have been given in terms of our board resolution dated _____

	Name/ नाम	Specimen Signature/ दस्तखत नमुना	Photo/ फोटो
A			
B			
C			
D			

Signing Authority: Single Anyone of us Any Two of us joint
खाता सञ्चालन अख्तियारी : एकल हामी मध्ये कुनै एक हामी मध्ये कुन दुई संयुक्त
Other/Special..... A/C No.....
अन्य/विशेष निर्देशन खाता नं.

Thumb Sign/ ल्याप्चे :


A		B		C		D	
R/ दाँया	L/ बाँया	R/ दाँया	L/ बाँया	R/ दाँया	L/ बाँया	R/ दाँया	L/ बाँया

Introduced By (परिचय गराउने) :

Signature (दस्तखत) :

Name (नाम) : _____

Account No (खाता नं.) . _____



संस्थाको छाप / Stamp

.....

Authorized Signature / प्रमाणित गर्नेको दस्तखत

Date/ मिति :

Other Bank Details: / अन्य बैंकसंगको कारोबार :

Transaction with other Bank ? Yes No
तपाईंको अन्य बैंकसंगको कारोबार भएको नभएको

If Yes, भएमा, : 1. Name of Bank _____ Account No _____ Account type _____
बैंकको नाम खाता नं. खाताको प्रकार

2. Name of Bank _____ Account No _____ Account type _____
बैंकको नाम खाता नं. खाताको प्रकार

Availing Credit Facilities with other Bank ? Yes No
तपाईंले अन्य बैंकसंग ऋण सुविधा लिनु भएको छ छैन ? छ छैन

If Yes, भएमा, : Name of Bank _____ Account No _____
बैंकको नाम खाता नं.
Facilities _____
लिएको सुविधाहरू

Have you ever been convicted of a crime? Yes No
विगतमा कुनै अपराधमा दण्डित भए नभएको ? भएको नभएको

Transaction summary:**कारोबार सारांश :**

Source of Fund: Saving Salary Investment Business Income Remittance Other
निक्षेपको श्रोत : बचत पारिश्रमिक लगानी व्यापारिक आय विप्रेषण अन्य

Expected Transactions per month: Currency Amount No. of Transaction
मासिक अनुमानित कारोबार : मुद्रा रकम कारोबार संख्या

Type/Nature of transaction: Cash Cheque Remittance Others
कारोबारको प्रकार/प्रकृति : नगद चेक विप्रेषण अन्य

Account Statement: To be POSTED To be COLLECTED To be E-MAILED
खाताको विवरण पठाउने तरिका : हुलाकबाट पठाउनु पर्ने आफैले लिन आउने इमेल गर्नुपर्ने

Other Services Details/अन्य सेवाको विवरण :

Services Sought : Internet Banking Tele Banking Other (Specify) _____

Account Statement Printing Calendar Nepali English Cheque book Yes No

Statement Frequency Monthly Quarterly Half Yearly

Account Statement Delivery Post Special Delivery Courier Collect Email

Card Facility Yes No

Documents Required (Certified Copies):

1. Proprietorship Account: [a] Registration Certificate [b] PAN Certificate
[c] Citizenship Certificate/Passport

2. Partnership Account:

[a] Registration Certificate
[b] PAN Certificate
[c] Registered Partnership Deed
[d] Citizenship Certificate/Passport (of Partners)

3. Corporate Account

[a] Registration Certificate
[b] PAN Certificate
[c] Memorandum & Articles of Association
[d] Board Resolution
[e] Citizenship /Passport of Authorize Signatories

4. Account of Institutions/Associations/Societies

[a] Registration Certificate [b] constitution & By-Laws
[c] Board resolution to open and operate account(s) [d] Citizenship /Passport of
Authorized Signatories
[e] PAN Certificate (if applicable)

(Originals to be presented for verification)

=====

FOR BANK USE ONLY

बैंक प्रयोजनको लागि मात्र

=====

बैंकको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी ग्राहक पहिचान तथा मुल्यांकन कार्यविधि २०७१ को दफा १२ र दफा २४.२ बमोजिम अधिकार प्राप्त अधिकारीले खाता रुजु, रुजु प्रमाणित र स्वीकृत गर्नुपर्नेछ ।

Account No. _____ Customer ID: _____

Amount Deposited : _____ ACCOUNT TYPE: NPR./ OTHERS _____

Introducer's Signature, Name and A/C No. (Verified): Yes No if No, reason _____

Other Comments _____

Signature Scanned by: _____ Date: _____

- FACILITY(S) DETAILS :
- 1. CREDIT FACILITY/ BANK GUARANTEE/TRADE FINANCE
 - 2. E-BANKING (ATM/DEBIT CARD/VISA CARD)
 - 3. REMITTANCE
 - 4. FOREX
 - 5. SWIFT

ISSUED CHEQUE BOOK NO.....TO..... PAD.....

CUSTOMER RISK CATAGORY (ASSUMED)

Prepared by: _____ Checked by: _____ Approved by: _____ Opened by: _____

Code No. Code No. Code No. Code No.

Job Title: Job Title: Job Title: Job Title:

Date: _____ Date: _____ Date: _____ Date: _____

TERMS AND CONDITION FOR CORPORATE ACCOUNT (शर्तवन्देज)

1. THE MINIMUM BALANCE NEEDS TO BE MAINTAINED IN THE ACCOUNT AS FIXED BY BANK FROM TIME TO TIME. ANY BALANCE BELOW MINIMUM WILL BE LIABLE TO INCIDENTAL CHARGES AS DECIDED BY THE BANK FROM TIME TO TIME .
खाता खोल्न बैकले निर्धारण गरेको न्यूनतम मौज्दात खातामा कायम हुनुपर्दछ । साथै समय समयमा बैकले न्यूनतम मौज्दात परिवर्तन गर्न सक्नेछ ।
2. CHEQUE (S) SHOULD BE SIGNED AS PER SPECIMEN SIGNATURE SUPPLIED TO THE BANK AND ANY ALTERATION IN THE CHEQUE MUST BE AUTHENTICATED BY DRAWER'S FULL SIGNATURE .
चेक लगायत दस्तखत गर्नुपर्ने आवश्यक कागजातमा सही गर्दा खाता खोल्दा गरेको दस्तखतसंग मिल्नुपर्दछ र कुनै विवरण सच्चाइएको खण्डमा पूर्ण सही गरी प्रमाणित गर्नु पर्नेछ ।
3. THE ACCOUNT HOLDERS, AS FAR AS POSSIBLE SHALL WITHDRAW SUMS FROM HIS/HER/THEIR ACCOUNT BY USING THE CHEQUE SUPPLIED TO HIM/HER/THEM BY THE BANK FOR THAT PARTICULAR ACCOUNT.
खातावालाले रकम फिक्न जुन खाताको चेक हो सोही प्रयोग गर्नु पर्नेछ ।
4. POST DATED AND STALE CHEQUE AND ALTERATIONS MADE ON CHEQUE OTHER THAN SIGNATURE MADE WITH DIFFERENT INK SHALL NOT BE PAID.
मिति आउन बाँकि, मिति गुज्रेको, च्यालिएको, केरमेट गरिएको तथा दस्तखत बाहेकको लेखाईमा एकभन्दा बढी मसि प्रयोग भएको चेकको भुक्तानी गरिने छैन ।
5. CHEQUES ISSUED BY THE BANK ARE THE PROPERTY OF THE BANK AND THE ACCOUNT HOLDER SHOULD TAKE UTMOST CARE AND KEEP IN SAFE PLACE UNDER LOCK. THE ACCOUNT HOLDER(S) SHALL NOT HOLD THE BANK LIABLE IF SUCH CHEQUES ARE MISPLACED, STOLEN OR ENCASHED IN ANY WAY BY FRAUDULENT SIGNATURE.
ग्राहकलाई प्रदान गरिएको चेक बैकको सम्पति हो । जसलाई ग्राहकले अती शतर्कता साथ सुरक्षित राख्नु पर्दछ । यदी चेक कुनै हेलचेक्रयाईले गर्दा गलत प्रयोग भई भुक्तानी हुन गएमा बैक जिम्मेवार हुने छैन ।
6. THE BANK WILL TAKE CARE TO SEE THAT CREDIT AND DEBIT ENTRIES ARE CORRECTLY RECORDED IN THE ACCOUNTS OF THE ACCOUNT HOLDER(S) AND INFORM BANK IMMEDIATELY AFTER BEING AWARE OF SUCH OCCURENCE. IN CASE OF ANY ERROR, THE BANK SHALL BE WITHIN ITS RIGHTS TO MAKE THE CORRECT ADJUSTING ENTRIES WITHOUT NOTICE AND RECOVER ANY AMOUNT DUE FROM THE ACCOUNT HOLDER(S). THE BANK SHALL NOT BE LIABLE FOR ANY DAMAGE, LOSS, ETC., TO ACCOUNT HOLDER(S), DUE TO SUCH ERRORS.
बैकले ग्राहकको खातामा प्रविष्टी गर्दा त्रुटि हुन नदिन हर सम्भव प्रयत्न गर्नेछ । कुनै त्रुटि भएमा पुर्व सूचना विना त्यसलाई बैकले सच्याउने अधिकार राख्दछ र अपुग रकम असुल उपर गर्नेछ । यस्तो कारणले ग्राहकलाई कुनै क्षति हानि भएमा बैक उत्तरदायी रहने छैन । बैकले भुलबस ग्राहकको खातामा अन्य रकम जम्मा गरिदिएमा सो रकम ग्राहकले फिक्न पाउने छैन । यसरी भुलबस जम्मा हुन आएको रकमको सूचना ग्राहकले बैकलाई दिनुपर्नेछ ।
7. ANY CHANGE IN THE ADDRESS OF THE ACCOUNT HOLDER(S) SHOULD BE IMMEDIATELY COMMUNICATED TO THE BANK. THE POST OFFICE AND OTHER AGENTS FOR DELIVERY SHALL BE CONSIDERED AGENTS OF THE ACCOUNT HOLDER(S) FOR ALL DELIVERY OF LETTERS, REMITTANCES, ETC., AND NO RESPONSIBILITY CAN BE ACCEPTED BY THE BANK FOR DELAY, NON-DELIVERY, ETC.
ग्राहकले आफ्नो ठेगाना परिवर्तनको जानकारी यथाशिघ्र बैकलाई गराउनु पर्नेछ । बैकले ग्राहकलाई आफुसंग भएको ठेगानामा पत्राचार गरेको अवस्थामा ग्राहकले पाएको मानिने छ । कुनै कारणले ग्राहकसम्म नपुगे त्यसको उत्तरदायी बैक रहने छैन ।
8. A RECEIPT OF MONIES, CHEQUES, SECURITIES, ETC., ON BEHALF OF THE BANK IS VALID ONLY IF SIGNED BY DULY AUTHORIZED OFFICER(S).
बैकले ग्राहकलाई प्रदान गर्ने रसिद, चेक आदीमा बैकको आधिकारिक व्यक्तिको सही भएमा मात्र आधिकारिक मानिनेछ ।
9. THE BANK RESERVES THE RIGHT TO ADD OR ALTER ANY OR ALL OF THE RULES AFTER NOTIFICATION AND SUCH ALTERED OR ADDITIONAL RULES SHALL IMMEDIATELY THEREAFTER BE DEEMED TO BE BINDING ON ALL ACCOUNT HOLDER(S).
बैकले शर्त तथा नियमहरू हेरफेर गरी ग्राहकलाई जानकारी गराउने छ र सो नियम ग्राहकलाई बाध्यकारी हुनेछ ।
10. RECEIPT OF FIXED DEPOSIT WILL BE PROVIDED AT THE TIME OF OPENING OF FIXED DEPOSIT AND MUST BE RETURNED TO THE BANK AT THE TIME OF MATURITY FOR RENEWAL OR PREMATURE OF THE FIXED DEPOSIT. FD PREMATURE LIQUIDATING CHARGE SHALL BE LEVIED AS PER THE BANK RULES.
मुद्दतीको निस्सा खाता खोलिदाको अवस्थामा नै प्रदान गरिनेछ र उक्त निस्सा मुद्दतीको अवधी पुगेपछि पुन : नबिकरण गरेमा वा मुद्दतीलाई अवधी पुग्नुपूर्व नै रद्द गर्ने भए सो अवस्थामा फिर्ता गर्नुपर्नेछ । अवधी पुग्नुपूर्व नै मुद्दती रकम फिक्दा बैक नियमानुसार दस्तुर लाग्नेछ ।
11. THE BANK RESERVES THE RIGHT TO CLOSE (WITHOUT PRIOR NOTICE) ANY ACCOUNT WHICH, IN ITS OPINION, IS NOT SATISFACTORILY OPERATED OR FOR ANY OTHER REASON WHATSOEVER WHICH SHALL NOT BE INCUMBENT ON THE BANK TO DISCLOSE TO THE ACCOUNT HOLDER(S).
यदि कुनै कारण बैकले ग्राहकको खाता अस्वभाविक ठानेमा कारण नखुलाई ग्राहकलाई पुर्व जानकारी विना खाता बन्द गर्न सक्ने अधिकार बैकलाई रहनेछ ।

12. PERIODIC STATEMENT OF ACCOUNTS SHALL BE CONSIDERED CORRECT UNLESS THE BANK RECEIVES FROM THE ACCOUNT HOLDERS IN WRITING TO THE CONTRARY WITHIN FIFTEEN (15) DAYS AFTER DISPATCH THEREOF BY THE BANK.

ग्राहकले आफ्नो खाताको विवरण लिएको १५ पन्ध्र दिन भित्र कुनै फरक परेको बैंकलाई जानकारी नगराए त्यसैलाई सही मानिनेछ ।

13. INTEREST ON SAVING AND CALL ACCOUNTS ARE PAID ON QUARTERLY OR MONTHLY BASIS AS APPLICABLE TAX ON INTEREST. INTEREST ON FIXED DEPOSIT SHALL BE PAID ON MONTHLY, QUARTERLY, HALF YEARLY OR MATURITY AS AGREED BY THE BANK WITH CUSTOMER AFTER DEDUCTING APPLICABLE TAX ON INTEREST. INTEREST PAYABLE ON ANY ACCOUNT MAY BE SUBJECT TO CHANGE AT BANK'S OWN DISCRETION OR AS SPECIFIED BY THE NRB. HOWEVER, SUCH CHANGES WILL BE PUBLISHED IN ANY NATIONAL DAILIES/BANK'S WEBSITE . NO INTEREST WILL BE PAYABLE BY THE BANK ON CURRENT ACCOUNTS IN ANY CURRENCY.

वचत तथा कल खाताका लागि ब्याजको भुक्तानी ब्याज आर्जनमा लाग्ने कानून बमोजिम कर कट्टी गरी अवस्था अनुसार त्रैमासिक अथवा मासिक रुपमा वा बैंकको नियमानुसार गरिनेछ । मुद्दतीको ब्याज भुक्तानी भन्ने कानून बमोजिम लाग्ने कर कट्टी गरि सम्झौतामा उल्लेख भए अनुसार मासिक, त्रैमासिक, अर्धवार्षिक अथवा म्याद पुगेपछि गरिनेछ । कुनैपनि खाताका लागि प्रदान गरिने ब्याजदर बैंक स्वयंले वा राष्ट्र बैंकले तोके अनुसार परिवर्तन गर्न सक्नेछ । परिवर्तन भएको ब्याजदर राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नुका साथै बैंकको वेबसाईटमा समेत राखिनेछ । जुनसुकै मुद्रामा खोलिएको चल्ती खाता भएपनि बैंकले सोका लागि ब्याज भुक्तानी गर्नेछैन ।

14. AN ACCOUNT WILL BE CLOSED AT THE WRITTEN PRIOR REQUEST OF THE CUSTOMER. THE BANK MAY HOWEVER, EITHER, AT ITS OWN INSTANCE OR AT THE INSTANCE OF ANY COURT OR ADMINISTRATIVE ORDER, OR NRB OR OTHERWISE, CLOSE OR FREEZE OR SUSPEND DEALINGS ON ANY OF THE ACCOUNTS WITHOUT PRIOR NOTICE TO THE CUSTOMER. DISSIMILAR ACCOUNT CLOSING CHARGES WILL BE LEVIED AS PER THE BANK RULE FOR DIFFERENT TYPES OF ACCOUNTS. CHEQUE BOOKS AND THE CARDS ARE THE BANK'S PROPERTIES WHICH REQUIRE TO BE RETURNED AT THE TIME OF ACCOUNT CLOSURE OR ON BANK'S DEMAND.

ग्राहकको लिखित अनुरोधमा खाता बन्द गरिनेछ । ग्राहकको पूर्वसूचना बिना नै बैंकले आफै वा कुनै अदालत वा नेपाल राष्ट्र बैंक अथवा प्रशासनिक निकायको आदेश बमोजिम कुनै खाता रोक्का राख्न वा कारोवार निलम्बन गर्न सक्नेछ । खाता बन्द गर्दा शुल्क लाग्ने भएमा बैंकको प्रचलित नियम बमोजिम खाताका प्रकार अनुसार फरक फरक हुनेछ । बैंकद्वारा प्रदत्त चेकबुक, ए.टि.एम. कार्ड तथा खातासंग सम्बद्ध अन्य सामग्री सबै बैंकको सम्पत्ति मानिनेछ र खाता बन्द गरिंदा अथवा शर्तबन्देज पुरा नभएको अवस्थामा सो बैंकलाई फिर्ता गर्नुपर्नेछ ।

15. THE BANK RESERVES THE RIGHT TO AMEND THE CHARGES, FEES AND ANY AND/OR ALL TERM AND CONDITIONS MENTIONED HEREIN AT ITS SOLE DISCRETION WITHOUT GIVING ANY PRIOR NOTICE. THE BANK SHALL ALWAYS BE ENTITLED WITHOUT NOTICE TO ME TO RECOVER FROM AND DEBIT THE ACCOUNTS FOR ANY CHARGES, EXPENSES, FEES, IN RESPECT OF THE ACCOUNTS. THE BANK IS AUTHORIZED TO REVERSE CREDIT AND DEBIT ENTRIES MADE IN ERROR. ANY CHARGES DEBITED BY THE BANK ARE NOT REFUNDABLE UPON CLOSURE OF ANY OR ALL OF THE ACCOUNTS. THIS DOCUMENT IS AN INTEGRAL PART OF THE TERMS AND CONDITIONS OF ACCOUNT OPENING AND ACCOUNT MAINTENANCE / OPERATION DOCUMENT'S CONDITIONS AT THE BANK. I/WE HEREBY DECLARE THAT THE ACCOUNT SHALL NOT BE USED FOR ANY MONEY LAUNDERING ACTIVITIES. BANK PERSON HOLDS EVERY RIGHT TO BLOCK THE ACCOUNT/REPORT TO LAW ENFORCEMENT AGENCY. THIS AGREEMENT ENTERED INTO BY THE ACCOUNT HOLDER(S) IN RELATION TO THE ACCOUNT IS GOVERNED BY EXISTING LAWS OF NEPAL AND THE DIRECTIVES TO BANKS AND FINANCIAL INSTITUTIONS ISSUED BY NEPAL RASTRA BANK.

बैंकले आफ्नो स्वविवेक प्रयोग गरि बिना कुनै पूर्वसूचना दस्तुर, शुल्क र यहां उल्लिखित कुनै/सबै शर्तबन्देजमा हेरफेर वा संशोधन गर्ने अधिकार बैंकमा सुरक्षित रहनेछ । खाताका सम्बन्धमा कुनै दस्तुर, सोधभर्ना, शुल्क लिनुपर्ने भए म/हाम्रो जानकारी बिना त्यस्तो सोधभर्ना लिन र खातामा सोको जनाउ गर्ने अधिकार निहित रहेको मानिनेछ । कुनै खाताहरु अन्तरगत रकम जम्मा गर्ने वा निकाल्ने क्रममा कुनै भूलचुक हुन गएको भए सो सच्याउने अधिकार बैंकलाई हुनेछ । बैंकले कुनै पनि खातामा लिएका दस्तुरहरु उक्त खाता बन्द गर्दा फिर्ता गरिनेछैन । प्रस्तुत लेख्य (लिखत) लाई खाता खोल्ने तथा कायम/सञ्चालन गर्ने सम्बन्धमा बैंकद्वारा तयार पारिएको शर्त बन्देज सम्बन्धी दस्तावेजको अभिन्न अंग मानिनेछ । वैध मुद्रा (वैधानिक तवरले आर्जन गरिएको) द्वारा बैंकमा प्रस्तुत खाता खोलिएको हो र खाता अन्तरगतका सबै कारोवार वैध हुनेछन साथै खातालाई मुद्रा निर्मलिकरण गर्ने प्रयोजनका लागि प्रयोग गरिने छैन एवं खाताका सम्बन्धमा खाता रोक्का राख्ने वा कानून कार्यान्वयन गर्ने निकायलाई आवश्यकता अनुसार जाहेर गर्ने अधिकार बैंकसंग जुनसुकै समय पनि सुरक्षित रहनेछ भनि म/हामि याहाँ कबोल गर्दछु/छौं । ग्राहकद्वारा मञ्जुर गरिएको खाता सम्बन्धी प्रस्तुत सम्झौता नेपालको प्रचलित कानून, नियम, विनियम र नेपाल राष्ट्र बैंकबाट जारी हुने निर्देशन बमोजिम निर्देशित र नियमित हुनेछ ।

16. IF ANY OF ABOVE TERMS AND CONDITIONS CONTRADICTS WITH NRB DIRECTIVES, PROVISION OF NRB DIRECTIVES SHALL PREVAIL.

माथी उल्लेखित शर्तबन्देजहरु नेपाल राष्ट्र बैंकको निर्देशनसंग बाफिएमा बाफिएको हदसम्म नेपाल राष्ट्र बैंकका निर्देशनहरु लागु हुनेछन् ।

TERMS AND CONDITIONS MENTIONED ABOVE ARE ACKNOWLEDGED AND WOULD BE FULLY ADHERED TO .

माथी उल्लेखित शर्तबन्देजहरुको जानकारी भयो तथा सो को पूर्णपालना गर्दछु/गर्दछौं ।

Authorised signature /आधिकारिक दस्तखत :